


मिति २०७७ जेष्ठ १९ गते माननीय मुख्यमन्त्रीज्यूको अध्यक्षतामा बसेको प्रादेशिक COVID-
19 संकट व्यवस्थापन केन्द्रको बैठकका निर्णयहरू:

१. कोरोना भाईरस (COVID-19) को संक्रमण बढ्दोक्रममा रहेकोले सो को सामना गर्न सम्बन्धित जिल्लाको स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहहरूबीचको समन्वयलाई व्यवस्थित र प्रभावकारी बनाई आवश्यक तयारी गर्ने ।
२. (COVID-19) रोगको नियन्त्रण तथा उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने वातावरण सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने ।
३. भारतबाट नेपाल भित्र आउने र नेपालबाट भारत तर्फ जाने व्यक्तिहरूको लागि सीमा जोडिएका जिल्लाहरूले आ-आफ्नो जिल्लामा एउटामात्र प्रवेश विन्दु तोक्ने । सो को सार्वजनिक सुचना जारी गर्ने । सो प्रवेश विन्दुमा अनिवार्य स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्कको प्रभावकारी व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने ।
४. बढी चाप भएका नेपाल भित्रिने सीमा नाकाहरू रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा व्यवस्थित होलिडिङ्ग क्वारेन्टाईन निर्माण गर्ने । विशेष गरी बाँके जिल्लाले कर्णाली प्रदेशका जिल्लाहरूसँग, कपिलवस्तुले प्रदेश नं ५ का जिल्लाहरूसँग र रुपन्देहीले आन्तरिक मामिला तथा कानून मन्त्रालय सँगको समन्वयमा अन्य प्रदेश र सबै जिल्लाहरूसँग प्रभावकारी समन्वय गरि होलिडिङ्ग क्वारेन्टाईनमा रहेका व्यक्तिहरूलाई निजहरूको गन्तव्यसम्म सुरक्षित यात्राको प्रवन्ध सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले मिलाउने ।
५. जिल्लास्तरीय CCMC ले प्रत्येक जिल्लामा १/१ वटा जिल्ला स्तरीय क्वारेन्टाईनको निर्माण गर्ने ।



प्रदेश सरकार
मुख्यमन्त्री तथा माननीयको कार्यालय
प्रदेश नं. ५, रुपन्देही

६. क्वारेन्टाईनको प्रभावकारी अनुगमनको लागि जिल्ला समन्वय समितिलाई अनुगमन सम्बन्धी कार्यविधि सामाजिक विकास मन्त्रालयले बनाई पठाउने । अनुगमन टोलीमा सम्बन्धित निर्वाचन क्षेत्रको प्रदेश सभा सदस्य, सम्बन्धित पालिका प्रमुख, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई अनिवार्य सहभागी गराउने ।
७. क्वारेन्टाईनमा बस्नेहरुको लागि पालना गर्नुपर्ने आचारसंहिता जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले बनाई त्यसको प्रभावकारी कार्यान्वयन सम्बन्धित पालिकाहरुले गराउने ।
८. क्वारेन्टाईन, आईसोलेसन सेन्टर तथा आईसोलेसन अस्पतालमा रहेका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमताको विकासको लागि योग, ध्यान तथा मनोसामाजिक परामर्शको नियमित प्रवन्ध गर्ने । सो को लागि आयुर्वेद अस्पताल/ स्वास्थ्य केन्द्र/ स्वास्थ्य कार्यालय तथा स्थानीय संघ संस्थाहरु मार्फत गर्ने गरी आवश्यक व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने ।
९. लक्षण देखिएका कोरोना संक्रमित विरामीहरुलाई तत्काल आइसोलेसन सेन्टरबाट कोरोना विशेष अस्पतालमा ल्याउने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने । त्यस्ता विरामीहरु बाँके र बर्दियाको हकमा शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा, दाङ्ग,प्युठान,रोल्पा र रुकुम पुर्व का जिल्लाको हकमा बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पताल र कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, अर्घाखाँची, पाल्पा र गुल्मीको लागि बुटवल धागो कारखाना स्थित कोरोना विशेष अस्पताल र भैरहवाको भीम अस्पतालमा राख्ने । विशेष अस्पतालमा बेड खाली नभएको भए लक्षण नदेखिएका विरामीहरुलाई आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाई लक्षण देखिएका विरामीलाई राख्ने ।
१०. भारतबाट आउने नागरिकहरुलाई अनिवार्य कम्तिमा दुई हप्ता क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने । दुई हप्ता पछि क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुको RDT टेष्ट गरी

पोजेटिभ देखिएकालाई PCR चेकको व्यवस्था गर्ने, पोजेटिभ नदेखिएकाहरूलाई त्यस पछि कम्तिमा १ हप्ता घरमै (Home Qurentine) मा बस्ने गरी पठाउने ।

११. प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा २ वटै RT-PCR मेशिन संचालन गरेर परिक्षणको दायरा बढाउने । प्रयोगशालामा आवश्यक जनशक्तिको व्यवस्था र थप जनशक्तिको आवश्यकता भए सो को लागि संभावनाको खोजी गरी आवश्यक प्रक्रिया सामाजिक विकास मन्त्रालयले मिलाउने ।
१२. राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालाको क्षमता बढाउन र कपिलवस्तु जिल्लामा प्रयोगशाला स्थापना गर्न माग र आवश्यकता भएमा सम्बन्धित जिल्लाका स्थानीयतहहरू सँगको सहकार्यहुने गरी स्थापना गर्न कोरोना भाईरस नियन्त्रण तथा उपचार कोषबाट रु ५०/५० लाख रकम उपलब्ध गराउने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने । कपिलवस्तु जिल्लाको स्थापना गर्ने प्रयोगशाला संचालनको जिम्मा लिने निकाय सम्बन्धित जिल्ला अस्पताल वा जिल्ला स्वास्थ्य कार्यालय एकिकन गर्ने ।
१३. कन्ट्र्याक्ट ट्रेसिङको लागि जिल्ला स्वास्थ्य कार्यालय प्रमुखको नेतृत्वमा सुरक्षा कर्मीहरू सहितको टोली बनाई सम्भावित स्थान र व्यक्तीको पहिचान गरी तत्काल रेस्पोन्स गर्ने ।
१४. लकडाउनलाई व्यवस्थित गर्न, अवज्ञा र अटेरी गर्नेलाई निरुत्साहित तथा कारवाही गर्ने तथा भयभित र त्रासको वातावरणलाई हटाउने । सामाजिक दुरी कायम गरी गर्न सक्ने दैनिक तथा अत्यावश्यक कार्यहरू सहज ढङ्गले गर्ने वातावरण आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले मिलाउने । लकडाउनको समयमा दैनिक घरायसी चहिने सामग्रीको लागि बजार सम्म पँहुच दिने, सो को समय तालिका आवश्यक परे सुरक्षा निकाय र सम्बन्धित पालिका बीच समन्वय गरेर मिलाउने । खाध्यान्न तथा अत्यावश्यक बस्तुको ढुवानीलाई व्यवस्थित र सहज बनाउने । विकास निर्माणसँग सम्बन्धित कार्यहरूलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन हुने वातावरण प्रमुख जिल्ला अधिकारीहरूले मिलाउने ।

१५. आन्तरिक कृषि उत्पादन तथा कृषिजन्य सामग्रीको कहि कतै अवरोध नहुने गरी निर्वाधरूपमा ओसारपसारको व्यवस्था स्थानीय तह र स्थानीय प्रशासनले मिलाउने । कृषि कार्यलाई प्राथमिकता दिई कृषक, कृषि यन्त्र तथा कृषि कार्यमा प्रयोग हुने साधनलाई विना रोकतोक सहज ढङ्गले संचालनहुने गरी आवश्यक व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने ।
१६. सुचना प्रणालीलाई व्यवस्थित गर्न सबै पालिका तथा जिल्ला प्रशासन कार्यालयहरूले प्रदेश सुचना प्रणालीमा आवद्ध हुने र सो को लागि नियमितरूपमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सुचना केन्द्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने व्यवस्था गर्ने ।
१७. पि.पि.ई. लगायत स्वास्थ्य सुरक्षा सामग्रीहरूको व्यवस्थाको लागि, उपचारमा संलग्न स्वास्थ्यकर्मी, अस्पताल तथा स्वास्थ्य कार्यालयहरूलाई सामाजिक विकास मन्त्रालयले र सुरक्षाकर्मीहरूको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले व्यवस्था गर्ने ।
१८. प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रमा स्थानीय तहबाट विशेष प्रतिनिधिको रूपमा बुटवल उपमहानगरपालिकाको प्रमुख भएको हुदाँ निजले सबै स्थानीय तहहरूमा प्रादेशिक CCMC को निर्णयहरूको जानकारी सहित आवश्यक कार्यान्वयनको लागि प्रतिनिधि भुमिका खेल्ने । COVID-19 सम्बन्धी सुचनाको प्रवाह आ-आफ्नो जिल्लाको स्थानीय तहहरूलाई जिल्ला प्रशासन कार्यालयहरूले गर्ने गराउने ।
१९. कोरोना भाईरस रोग नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मी लगायतका जनशक्तिहरूलाई दिने भनिएको प्रोत्साहन भत्ता रकम तत्-तत् निकायले उपलब्ध गराउने व्यवस्था मिलाउने ।
२०. तराईका जिल्लाहरूलाई रु २० लाख र पहाडी जिल्लाहरूको लागि रु १० लाखको दरले आईसोलेसन सेन्टरको संचालन तथा व्यवस्थापनको लागि कोरोना रोग नियन्त्रण तथा उपचार कोषबाट सम्बन्धित जिल्ला CCMC लाई उपलब्ध गराउने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने ।

२१. कोरोना रोगबाट मृत्यू भएका व्यक्तिहरुको शव व्यवस्थापनको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव, नेपाली सेना, मध्यपश्चिम पृतनाका पृतनापतिले तोकेको प्रतिनिधि र रुपन्देहीको प्र.जि.अ. सम्मिलित टोलीले शव व्यवस्थापन कार्यविधि बनाई प्रदेश सरकारबाट जारी गर्ने ।

२२. कोभिड-१९ को संक्रमण बढी रहेको अवस्थामा आवश्यक स्वास्थ्य उपकरण, अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सामाग्रीको व्यवस्था प्राथमिकताको साथ सामाजिक विकास मन्त्रालयले मिलाउने ।

